



चामे गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
चामे, मनाङ

☎फोन नं.: ०६६- ४४०१७०

☎फ्याक्स : ०६६- ४४०१७०

Email: chamegaupalika@gmail.com

www.chamemun.gov.np

गण्डकी प्रदेश, नेपाल

मिति २०७८।०३।१६ गतेको गाउँ कार्यपालिका बैठकको निर्णयहरू

१. क. देशभरका साथै मनाङ जिल्लामा जेठको अन्तिम साता अविरल परेको भारी वर्षा पश्चात २०७८ साल जेठ ३१ गते र आषाढ १ गते चामे गाउँपालिकाको वडा नं.४ घट्टे खोला र ठाडो खोला तथा मर्सयाडदीमा आएको पहिरो सहितको बाढिले चामे-मनाङ निस्याङ गाउँपालिका जोड्ने मोटरेवल वेली ब्रिज पुलमा काठपात, ढुङ्गा गीटी, बालुवा आई पुलमा अवरोध भई नदिको वहाव दाया बाया किनारा तिर मोडिई लोकप्रिय विद्यालय र तातोपानी बस्तिमा बाढिले झति पुग्याएको हुदाँ नदिले पटान भएको बालुवा गिटि पन्छाउने क्रममा क्यारावान कम्पनिको डोजर मस्याडदी नदिमा अड्कीएको हुदाँ सो डोजर किनारामा निकाल्नको लागि आवश्यक बजेट रु. ३ लाख निकासका लागि चामे गाउँपालिकाको विपद व्यवस्थापन समितिको मिति:२०७८।०३।१५ गतेको बैठकले शिफारीस गरेको हुदाँ उक्त डोजर निकाल्न प्रयोजनको लागि खर्च हुने करीब रु. ३ लाख रकम भैपरी आउने शिर्षक वाट रकम विनियोजन गर्ने सर्वसम्मत निर्णय गरियो ।
ख. २०७८ साल जेठ ३१ गते र आषाढ १ गते आएको बाढी तथा पहिरोका कारण यस पालिका कार्यक्षेत्र भित्रको क्षतिग्रस्त भएको सडक सहज रूपमा आवतजावत तथा सवारी साधन संचालनको लागि चामे देखि थानचोक सम्मको खण्डको लागि अनुमानित रु.५ लाख र थानचोक देखि तिमाङ खोला सम्मको खण्डको लागि अनुमानित रु.५ लाख गरी जम्मा १० लाख भैपरी आउने शिर्षक वाट रकम विनियोजन गर्ने सर्वसम्मत निर्णय गरियो ।
२. चामे गाउँपालिकाको शिक्षा, योजना तथा शिक्षा प्रोफाईल तयारको लागि आवश्यक पर्ने रकम रु.१ लाख ७० हजार १ सय विनियोजनको लागि सामाजिक विकास शाखाबाट कार्यक्रम सहित पेश भएको हुदाँ शिक्षा शाखा तर्फको शिक्षकको तालिम खर्च शिर्षकमा विनियोजन भएको रु.२ लाख रकम मध्येबाट खर्च हुने गरी शिक्षा, योजना तथा शिक्षा प्रोफाईल तयारको लागि आवश्यक पर्ने रकम रु.१ लाख ७० हजार १ सय बजेट रकमान्तर गर्ने निर्णय गरीयो ।
३. आगामी आ.व.को लागि स्थानीय तहले आफ्नो नीति तथा कार्यक्रम र बजेट आषाढ १० गते भित्र पेश गरि सक्नुपर्ने नीतिगत व्यवस्था रहेकोमा मनाङ जिल्लामा जेष्ठ मसान्त देखि सुरु भएको अविरल वर्षाका कारण जेठ ३१ र आषाढ १ गते स्थानीय घट्टे खोला, ठाडो खोला र मर्सयाडदी नदिमा पहिरो सहित आएको बाढिले सदरमुकाम चामे बजारका उक्त खोला किनाराका अधिकांश बस्ती बगाउनका साथै सडक, बिजुली, इन्टरनेट सुविधा अवरुद्ध हुनुका साथै सदरमुकाम सहित चामेका अधिकांश बस्ती बाढीबाट विस्तापित भई चामेवासी जनतालाई सुरक्षित स्थानमा व्यवस्थापन गरी तत्काल राहात तथा उद्धार कार्यमा सम्पूर्ण जनप्रतिनिधी सहित कर्मचारी खट्नु पर्ने भएकाले तोकिएको समयमा यस पालिकाको आ.व.०७८।०७९ को नीति, कार्यक्रम तथा बजेट तयार गरी पेश गर्न नसकिएको हुदाँ पालिकाको नीति, कार्यक्रम तथा बजेट सम्बन्धमा आवश्यक छलफल गर्न चामे गाउँपालिका गाउँ कार्यपालिकाको बैठक मिति:२०७८।०३।२० गते दिनको ११ बजे बस्ने निर्णय गरीयो ।